

प्रेस विज्ञप्ति

अमेरिकन सोसाइटी अफ नेपालीज् इन्जिनियर्स (ASNEng) ले कोलोराडोको डेनभर शहरका सक्रिय इन्जिनियरहरू तथा सूचना प्रविधि सम्बन्धि पेशाकर्मीहरूको संयुक्त तत्वावधानमा "Exploring the Advancements in Research and Development in Engineering, Science, and Technology" भन्ने नाराका साथ निम्नलिखित स्थान र मितिमा सोसाइटीको एघारौं वार्षिक सम्मेलन गर्न गइरहेको छ । उक्त दुई दिवसीय कार्यक्रममा इन्जिनियरहरू, वैज्ञानिकहरू, सूचना प्रविधिको विशेषज्ञहरू तथा अन्य सम्बन्धित पेशाकर्मीहरूलाई एकै स्थानमा ल्याएर उनीहरूका ज्ञान र अनुभव आदानप्रदान गर्न प्राविधिक सत्रहरू आयोजना गरिएका छन् । यस सम्मेलनले नेपाली सहकर्मीहरू तथा नेपालका मित्रहरू बीच सन्जाल स्थापना गर्ने र एक आपसमा घुलमिल (Socialization) हुने अवसर पनि उपलब्ध गराउनेछ । यसका अतिरिक्त प्राज्ञिक जगत, उद्योग व्यवसाय तथा नेपाल र अमेरिकाका सरकारी निकायका विषिष्ठ अतिथिहरूलाई समेत सम्मेलनमा आमन्त्रण गरिएको छ ।

अमेरिकन सोसाइटी अफ नेपालीज् इन्जिनियर्स (ASNEng), IRS 501(c)(3) कर छुट हैसियतमा स्थापना गरिएको नाफारहित संस्था हो, जसको उद्देश्य इन्जिनियरिङ्ग तथा तत् सम्बन्धी वैज्ञानिक र प्राविधिक क्षेत्रमा कृयाशील नेपालीहरूलाई नजिक हुन, विचार आदानप्रदान गर्न, र एक अर्कासँग सहयोग र समर्थन गर्न तथा उनीहरूको र संस्थाको साझा हित प्राप्त गर्न एउटा चौतारी उपलब्ध गराउनु हो । सोसाइटीले नेपालमा इन्जिनियरिङ्ग र प्राविधिक प्रगतिको प्रबर्धन गर्न पनि प्रयास गर्दछ । हामीले सन्चालन गरिरहेका केही कामका उदाहरण यस प्रकार छन्: नेपालका हरेक विश्वविद्यालयका इन्जिनियरिङ्ग छात्रछात्राहरूलाई उत्कृष्ट पुरस्कारको व्यवस्था (Merit Awards), नेपालका इन्जिनियरिङ्ग अध्ययनरत् विद्यार्थीहरूलाई शोधवृत्ति (Graduate Student Research Fund), भूकम्प सम्बन्धी तालिम, प्राकृतिक प्रकोपको अवस्थामा सहयोग, वार्षिक सम्मेलन र गोष्ठीहरू तथा इन्जिनियरहरूका लागि आवश्यक पर्ने निरन्तर अध्यायन (Continuing Education) कक्षाहरू ।

हामी संयुक्त राज्य अमेरिका, नेपाल र विश्वभर छरिएर बसोबास गरिरहनुभएका नेपालीहरूलाई सम्मेलनमा सहभागी हुन हार्दिक निमन्त्रणा गर्न चाहन्छौं । उच्च स्तरीय प्राविधिक बिषयवस्तुहरू सर्वसाधारण आम जनसमुदायका लागि पनि उत्तिकै सान्दर्भिक हुन्छन् र माध्यमिक विद्यालयका विद्यार्थीहरूको लागि पनि रुचिको बिषय बन्न सक्छन् । त्यति मात्र होइन, विद्यार्थी तथा अरु युवाहरूका लागि प्रयोगात्मक कार्यशाला पनि आयोजना गरिनेछन् । यो सम्मेलन सबैका लागि लाभकारी हुनेछ, विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग र गणित (STEM) क्षेत्रमा कार्यरतहरूका लागि, इन्जिनियरिङ्ग क्षेत्रमा करियर बनाउन चाहने उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि, मुख्य बिषय छनौट गरिनसकेका विद्यार्थीहरूका अविभावकहरूका लागि मात्र होइन अरु धेरैका लागि यो सम्मेलन लाभदायक सावित हुनेछ ।

स्थान:

Business Tech Center
8301 E. Prentice Avenue
Greenwood Village, CO 80111

मिति: जुलाई २१-२२, २०१८



इन्जिनियरिङ्ग तथा सम्बन्धित क्षेत्रका निम्नलिखित लगायत अरु पनि धेरै बिषयमा प्रस्तुतिकरण गरिनेछन्:

- भूकम्प तथा प्रकोप राहत
- इलेक्ट्रिकल, मेकानिकल सिस्टम तथा अन्य उच्चस्तरीय उद्पादनका काम
- आधारभूत संरचना डिजाइन, विश्लेषण र दिगोपना
- इन्जिनियरिङ्ग समस्याहरू र अन्तरिक्ष प्रयोग
- यातायात, दिगोपना, वैकल्पिक/नवीकरणीय ऊर्जा
- सूचना प्रविधि र साइबर सुरक्षा

रजिस्ट्रेशनका लागि <http://www.asnengr.org> वेबसाइट हेर्नुहोला ।

संपर्क:

Upendra Karna, D. Eng., P.E.
Conference General Chair,
11th Annual Conference,
ASNEng
609 516 3059 (Cell)
info@asnengr.org

Thakur Dhakal, P.E.
Conference Technical Chair,
11th Annual Conference,
ASNEng
240 821 2137 (Cell)
info@asnengr.org

Ananda Paudel, PhD
Chair, Local Organizing Committee,
Metropolitan State University of
Denver
720-999-5865 (Cell)
ASNEng2018@gmail.com